



पौडी खेलने, माछा मार्ने र डुङ्गा चलाउँदा यी सुरक्षा
सिफारिसहरू पछ्याएर आफू र आफ्नो परिवारलाई
पानीमा र वरपर सुरक्षित राख्नुहोस्:



एकलै पानीमा
नजानुहोस्



माछा मार्ने वा डुङ्गा
चलाउँदा सधैं लाइफ
ज्याकेट लगाउनुहोस्



पानीको गतिविधिमा
सहभागी हुनु अघि वा
समयमा रक्सी नपिउनुहोस्



आफ्नो बच्चाहरु सधैं
हेरिरहनुहोस्



पौडी खेलन सिक्नुहोस्
र आफ्नो सुरक्षा
नियमहरू जान्नुहोस्

जीवन बचाउन सुरक्षित निर्णयहरू लिनुहोस्।

[RoyalLifeSaving.com.au](https://www.RoyalLifeSaving.com.au)



ROYAL LIFE SAVING
AUSTRALIA